

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको

कन्दमूल तरकारी विकास केन्द्र, सिन्धुलीको तेस्रो चौमासीक सहित बर्षभरको

स्वत – प्रकाशन

PROACTIVE DISCLOSURE



प्रदेश सरकार
बागमती प्रदेश
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
कन्दमूल तरकारी विकास केन्द्र, सिन्धुली

बिषयसूचि

क) निकायको स्वरूपर प्रकृति:-.....	3
ख) निकायको काम, कर्तव्यर अधिकार:-	3
ग) संगठनात्मक संरचना:-	4
घ) निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण:	4
१. कर्मचारीहरुको संख्यात्मक विवरण	4
२. हाल कार्यरत् कर्मचारीहरुको विवरण	5
३. कार्य विवरण.....	5
ङ) सम्पादन गरेको कामको विवरण	8
च) राजस्व विवरण	10
छ) कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद	10
ज) कृषिसंग सम्बन्धित नीति एन नियमको सूचि.....	10
झ) सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण.....	12

क)निकायको स्वरूप र प्रकृति:-

कन्दमूल तरकारी विकास केन्द्र जनकपुर अञ्चल, सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. ४, मधुटारमा रहेको छ । यस कन्दमूल तरकारी विकास केन्द्र २०३१ साल भाद्र १ गते कृषि फार्मको रूपमा विधिवत स्थापना भएको हो । स्थापना कालमा वाली प्रदर्शनको माध्यमले कृषकहरूलाई जागरूक गर्ने र विभिन्न वालीहरूको उन्नत वीउ उत्पादन गरी कृषकहरूलाई स्वास्थ्य वीउ बिजन बिक्री वितरण गरी कृषि उत्पादनमा बृद्धि ल्याउने काममा यस केन्द्रले मद्दत पुर्याएकोछ । आर्थिक वर्ष २०३८/०३९ देखि थप सुन्तलाजात फलफूलको विरुवा उत्पादन गरी जुनार खेती सिन्धुली र रामेसङ्गाप जिल्लाको अधिकांश भू-भागमा विकास र विस्तार गर्ने महत्वपूर्ण काम गरेको थियो । यस क्षेत्रमा बागवानीको समग्र विकासको अपरिहार्यतालाई महसूस गरी २०४७ मा यसको नाम कृषि फार्मबाट बागवानी फार्ममा परिणत गरियो । २०५२ साल देखि यसको नाम बागवानी केन्द्र सिन्धुलीमा परिणत भई हाल आ.व.०६०/०६१ देखि कन्दमूल तरकारी विकास केन्द्र भइ कन्दमूल तरकारी वालीको संकलन सम्बर्धन परिक्षण कार्य गर्दै आएको छ । यस केन्द्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग मातहत रही कार्य संचालन गर्दै आइरहेकोमा वर्तमान संघीय शासन प्रणाली अनुसार आ.व. २०७५/०७६ देखि प्रदेश सरकार, बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय अन्तर्गत रहेको छ ।

कन्दमूलवालीको संकलन, संरक्षण र सम्बर्धन गरी उपयुक्त जातको छनोट तथा विकास, विस्तार र उत्पादन गर्नुका साथै गुणस्तरीय तरकारी वीउ/बेर्ना, फलफूल विरुवाहरूको उत्पादन एवं कृषकस्तरमा बिक्री वितरण गरी कृषकहरूलाई व्यावसायिकरण तर्फ उन्मुख गराई निजहरूको जीवनस्तर उकास्नमा सहयोग पुऱ्याउने यस केन्द्रको लक्ष्य रहेको छ ।

यस केन्द्रको मुख्य उद्देश्य श्रोत केन्द्रको रूपमा रही समन्वयात्मक रूपमा कृषकहरूको चाहना र आवश्यकता अनुरूपको प्राविधिक सेवादेवा, प्रविधि विकास, प्रविधि संकलन, प्रदर्शन, प्रवर्द्धनका साथै बोट विरुवा र वीउ उत्पादन तथा बिक्री वितरण आदि कार्य मार्फत् कृषि क्षेत्रको विकास गरी यस केन्द्रको प्रभाव क्षेत्रका कृषकहरूको गरीबी न्यूनिकरणमा सहयोग पुऱ्याउने रहेको छ । खाद्यान्नमा सबैको पहुँच र अहिले खाद्यान्न मानवधिकार दायरा भित्र परेको हुनाले कन्दमूलको उत्पादनले न्यून खाद्यान्न उपलब्धतालाई केही हद सम्म परिपूर्ति गर्न मद्दत गर्दछ । यस केन्द्रमा रहेको भूइकटहर श्रोत केन्द्रको रूपमा स्थापित भई भूइकटहर उत्पादन गर्ने जिल्लाहरूलाई विरुवा उपलब्धमा सहयोग गर्दै आएको छ ।

ख)निकायको काम, कर्तव्यर अधिकार:-


यस केन्द्रको काम, कर्तव्य र अधिकार यस प्रकार रहेका छन्-

- देशका विभिन्न स्थानमा पाईने विभिन्न प्रकारका कन्दमूल वालीका जर्मप्लाज्महरूको संकलन, संरक्षण, सम्बर्धन र प्रसारण गर्ने ।
- स्थानिय हावापानी सुहाउँदो उन्नत जातका सदाबहार फलफूल आँप, लिची, मेकाडेमीयानट, रूखकटहर, सुपारी, भूइकटहरका बोट विरुवा उत्पादन तथा बिक्री वितरण गर्ने ।
- घुसुवा वाली अदुवा र बेसारको पाना उत्पादन तथा बिक्री वितरण गर्ने । ।
- यस केन्द्रको हावापानी सुहाउँदो भिण्डी, मूला, चौमासे सिमी, बोडी, स्थानिय जातकोफर्सी, स्थानिय जातको लौका आदि वालीको मूल तथा उन्नत वीउ उत्पादन गरी बिक्री वितरण गर्ने ।
- विभिन्न उन्नत जातका खयन आलु उत्पादन तथा बिक्री वितरण गर्ने ।
- तरकारी बेर्ना तर्फ विभिन्न हिउँदे र वर्षे उन्नत जातका तरकारी वालीहरूका बेर्ना उत्पादन गरी बिक्री वितरण गर्ने ।

- आलङ्कारीक बिरुवा तर्फ विभिन्न प्रकारका मौसमी, एक वर्षे, बहुवर्षे फूलका बिरुवाहरू उत्पादन तथा बिक्री वितरण गर्ने।
- कन्दमूल बाली लगायत अन्य बालीहरूको अवलोकन, अध्ययन र परीक्षण गर्ने।
- कन्दमूल तथा तरकारी बालीमा कृषकस्तर तालिम संचालन गर्ने।
- कृषकहरूलाई परेको समस्या फिल्डस्तरमा नै समाधानको लागि स्थलगत घुम्ती तालिम संचालन गर्ने।
- बागवानी बालीमा स्थानिय श्रोत व्यक्ति तयार गर्नका लागि जिल्लास्तर अगुवा कृषक तालिम संचालन गर्ने।
- कमाण्ड क्षेत्रका कृषकहरूलाई कन्दमूल बाली लगायत अन्य बागवानीजन्य बालीमा प्राविधिक सेवा पुऱ्याउने।
- कन्दमूल बालीको श्रोत एवं सम्बर्द्धन थलोका रूपमा यस बालीको आन्तरिक माग र आयात प्रतिस्थापनमा सहयोगी भूमिका खेल्ने।
- यस भेगका जनमानसमा तरकारी तथा फलफूल खाने बानी बसाली उनिहरूको स्वास्थ्यमा क्रमिक सुधार ल्याउने।
- राजमार्ग आसपासका बेरोजगारी, निम्न आय भएका कृषकहरूको आयश्रोत बढाई निजहरूको जीवनस्तर उकस्नेतर्फ टेवा पुऱ्याउने।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको गुणस्तरयुक्त बीउको मागलाई केही हदसम्म पूर्ति गर्दै जाने।
- सिफारीश गरिएका उन्नत कृषि प्रविधिहरू कृषकहरूलाई हस्तान्तरण गर्दै लैजाने।

ग) संगठनात्मक संरचना:-

कन्दमूल तरकारी विकास केन्द्र, सिन्धुलीको संगठन संरचना देहाय बमोजिम रहेको छ:-



घ) निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण:-

१. कर्मचारीहरूको संख्यात्मक विवरण

क्र.सं.	पद	श्रेणी	दरबन्दी संख्या	पदपूर्ति संख्या	रिक्त संख्या
१.	वरिष्ठ बागवानी विकास अधिकृत	रा.प. द्वितीय (प्रा.)	१	-	१
२.	बागवानी विकास अधिकृत	रा.प. तृतीय (प्रा.)	२	२	-

३.	प्राविधिक सहायक	रा.प.अनं. प्रथम (प्रा.)	२	२	-
४.	नायब प्राविधिक सहायक	रा.प.अनं. द्वितीय (प्रा.)	१	१	-
५.	लेखापाल	रा.प.अनं. प्रथम (प्रा.)	१	१	-
६.	नायब सुब्बा	रा.प.अनं. प्रथम (प्रा.)	१	१	-
७.	टा. नायब सुब्बा	रा.प.अनं. प्रथम (प्रा.)	१	१	-
८.	कार्यालय सहयोगी	श्रेणीविहिन	४	२	२ करार
जम्मा			१३	१०	३

२. हाल कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं.	कर्मचारीको नाम, थर	पद	जिम्मेवार
१	श्री संजय घिमाल	अधिकृतस्तर आठौं	केन्द्र प्रमुख
२	श्री स्वस्तिका चौहान	अधिकृतस्तर सातौं	प्राविधिक शाखा
३	श्री अमरकान्त झा	अधिकृतस्तर छैठौं (प्राविधिक)	प्राविधिक शाखा
४	श्री केदार प्रसाद पोखरेल	अधिकृतस्तर छैठौं (प्रशासन)	प्रशासन शाखा
५	श्री पदम बहादुर मगर	अधिकृतस्तर छैठौं (लेखा)	लेखा शाखा
६	श्री रविन्द्र बहादुर तामाङ्ग	सहायकस्तर पाँचौं	प्रशासन शाखा
७	श्री फुजैन सिंह कुशवाहा	सहायकस्तर पाँचौं	प्राविधिक शाखा
८	श्री सुजाता बस्नेत	सहायकस्तर चौथो	प्राविधिक शाखा
९	ईन्द्र प्रसाद पौडेल	कार्यालय सहयोगी	
१०	गुनुमाया सुनुवार	कार्यालय सहयोगी	
११	मिना कुमारी भुजेल	कार्यालय सहयोगी(करार)	
१२	ईन्द्र बहादुर मगर	कार्यालय सहयोगी(करार)	

३. कार्य विवरण

कन्दमूल तरकारी विकास केन्द्र, सिन्धुलीमा कार्यरत कर्मचारीहरूको कार्य विवरण यस प्रकार रहेको छ:-

(क) अधिकृतस्तर आठौं (केन्द्र प्रमुख)

- केन्द्रको दैनिक प्रशासनिक, आर्थिक तथा प्राविधिक कार्यको नेतृत्व गर्ने।
- आर्थिक ऐन नियमको परिधिभित्र रही केन्द्रमा प्राप्त बजेट अख्तियारी अनुसार केन्द्रको दैनिक आर्थिक कारोबार संचालन गर्ने।
- आफूमातहतका कर्मचारीहरूलाई ऐन नियमको परिधिभित्र रही केन्द्रको लक्ष्य एवम् उद्देश्य अनुसार काममा लगाउने।
- मन्त्रालय, विभाग, निर्देशनालय लगायत अन्य सम्बन्धित निकायहरूको पत्र, परिपत्र र निर्देशनहरूको कार्यान्वयन गर्ने गराउने।
- विभिन्न सरकारी तथा गैह-सरकारी संघ/संस्थाहरूसँग सम्बन्ध तथा समन्वय स्थापना गरी कार्यक्रम संचालन गर्ने।
- मन्त्रालय, विभाग, निर्देशनालयबाट आयोजना हुने चौमासिक तथा वार्षिक समीक्षा र योजना तर्जुमा गोष्ठीमा भाग लिने।
- मन्त्रालय, विभाग, निर्देशनालयबाट विशेष रूपमा सुम्पिएका अन्य कार्यहरू सम्पादन गर्ने।
- कन्दमूल बाली सम्बन्धी नयाँ प्रविधिहरूको प्रचार प्रसार गर्ने।

- केन्द्र वा अन्य निकायहरूबाट संचालन गरिने बागवानी बालीसँग सम्बन्धित तालिमहरूमा श्रोत व्यक्ति भई कार्य गर्ने।
- कार्यक्रमसँग सम्बन्धित गोष्ठी, सेमिनार, बैठक आदिमा भाग लिने।
- केन्द्रका कर्मचारीहरूको का.स.मू. फारमको सुपरिवेक्षक र पूनरावलोकनकर्ता भई कार्य गर्ने।

(ख) अधिकृतस्तर सातौँ (प्राविधिक शाखा)

- केन्द्रको योजना सम्बन्धी सम्पूर्ण कार्य गर्ने।
- केन्द्रले सम्पन्न गर्नुपर्ने नियमित प्राविधिक तथा बाह्य कार्यक्रमहरूको चौमासिक बाँडफाँड अनुसार कार्य सम्पन्न गर्न योजना बनाई केन्द्र प्रमुख समक्ष पेश गर्ने।
- आफूमातहतका प्राविधिक कर्मचारीहरूको समन्वय र सहयोगमा तोकिएको समय र अवधिमा कार्यक्रमहरूसम्पन्न गर्ने।
- तोकिएका कार्यक्रमहरू सम्पन्न गर्न आवश्यक पर्ने ज्यामी लगायत अन्य उत्पादन सामग्रीहरूको प्राविधिक कर्मचारीबाट कार्यक्रम बमोजिम ईष्टिमेट गर्न लगाई समयमै व्यवस्थापन गर्न लगाउने।
- केन्द्रको परिसर भित्र सरसफाई सहित फूलबारी स्थापना गरी केन्द्रलाई रमणीय बनाउने गरी मातहतका प्राविधिक कर्मचारीलाई लगाउने।
- केन्द्रको सूचना अधिकारीको रूपमा रही कार्य गर्ने।
- आफूमातहतका कर्मचारीहरूलाई तोकिएको जिम्मेवारी अनुसार काम भए नभएको बारे अनुगमन गर्ने।
- केन्द्रमा भए गरेका प्राविधिक कार्यहरूको लेखा जोखा र तथ्य विवरणहरू अध्यावधिक राख्ने।
- केन्द्रको स्वीकृत कार्यक्रम अनुसार बाह्य सेवा अन्तर्गतका कार्यक्रमहरू संचालन गर्ने।
- केन्द्र वा अन्य निकायहरूबाट संचालन गरिने बागवानी बालीसँग सम्बन्धित तालिमहरूमा श्रोत व्यक्ति भई कार्य गर्ने।
- कार्यक्रमसँग सम्बन्धित गोष्ठी, सेमिनार, बैठक आदिमा सहभागी हुने।
- केन्द्रका रा.प.अनंकित श्रेणीका कर्मचारीहरूको का.स.मू. फारमको सुपरिवेक्षणको कार्य गर्ने।

(ग) अधिकृतस्तर छैठौँ (प्राविधिकशाखा)

- केन्द्र भित्र संचालन हुने कनदमूबाली, आल बीउ उत्पादन, तरकारी बेर्ना तथा फलफूल बिरुवा उत्पादनका साथै आलङ्कारिक बिरुवा उत्पादन सम्बन्धी कार्य गर्ने र सोको लागी आवश्यक पर्ने सामग्रीको समेत व्यवस्था मिलाउने।
- सेमि हाईटेक नर्सरी भित्र श्रृजना जातको गोलभेंडाको बीउ उत्पादन सम्बन्धी कार्य सम्पन्न गर्ने र सोको लागी आवश्यक पर्ने सामग्रीको समेत व्यवस्था मिलाउने।
- केन्द्रको फलफूल बगैँचा सरसफाई तथा बगैँचा व्यवस्थापन गर्ने र सो को लागी आवश्यक पर्ने सामग्रीको समेत व्यवस्था मिलाउने।
- केन्द्र भित्र नमूना बगैँचाको स्थापना गर्ने।
- केन्द्रका कार्यहरू सम्पन्न गर्दा केन्द्र प्रमुख र बागवानी विकास अधिकृतको सल्लाह, सुझाव र समन्वयमा सम्पन्न गर्ने।
- उल्लेखित कार्यहरू बाहेक केन्द्रले आवश्यकता बमोजिम तोकिएका अन्य कार्यहरू समेत जिम्मेवारीपूर्वक पूरा गर्ने।

(घ) नायब प्राविधिक सहायक (प्राविधिक शाखा)

- केन्द्रमा आवश्यक पर्ने ज्यामी र अन्य सामग्रीहरूको माग गर्ने।
- करारमा कामगर्ने कर्मचारी र ज्यामीहरूलाई तोकिए बमोजिम काममा लगाउने र तिनीहरूको कामको निरीक्षण र अनुगमन समेत गर्ने।
- केन्द्र भित्र उत्पादित तरकारी बाली, विभिन्न मसला बालीहरूको बीउ, तरकारी, फलफूल तथा आलङ्कारिक बिरुवा र अन्य उत्पादित सामग्रीहरूको रेखदेख गर्ने।
- केन्द्रको फलफूल बगैँचा व्यवस्थापन, स्याहार सम्भारको कार्य गर्ने गराउने।
- कृषकहरूलाई प्राविधिक सेवा पुऱ्याउने।
- केन्द्र प्रमुख, बागवानी विकास अधिकृत र प्राविधिक सहायकको सल्लाह, सुझाव र निर्देशन बमोजिम कार्य गर्ने।
- केन्द्र प्रमुख, बागवानी विकास अधिकृत र प्राविधिक सहायकले दिएको कार्य र जिम्मेवारी समयमै पूरा गर्ने।

(ङ) अधिकृतस्तर छैँठो(लेखा शाखा)

- केन्द्रको आर्थिक र प्रशासनिक काम गर्ने।
- बजेट निकासा गरी बजेट संचालन गर्ने।
- विनियोजित बजेट अनुसार निकासा खर्चको व्यवस्था मिलाउने।
- लेखासँग सम्बन्धित सबैखालको कागज-पत्रहरूको फाइलिङ्ग गरी रेकर्ड राख्ने।
- निकासा भएको रकमको हिसाब किताब रीतपूर्वक राख्ने र खर्चको फाँटवारी सम्बन्धित निकायमा यथासमयमा पठाउने।
- लेखा परीक्षणबाट कायम हुन आएको बेरूजुको लगत राखी फछ्यौँटको लागि आवश्यक कारवाही अगाडी बढाउने।
- आर्थिक प्रतिवेदनहरू सम्बन्धित निकायमा पठाउने।
- बजेट सम्बन्धी जानकारी कार्यालय प्रमुखलाई दिने।
- अन्य निर्देशित कार्यहरू गर्ने।

(च) अधिकृतस्तर छैँठो(प्रशासन शाखा)

- केन्द्रको प्रशासनिक कार्यहरू संचालन गर्ने।
- दैनिक कार्य संचालनका लागि आवश्यक सामग्रीहरू रीतपूर्वक खरिद गर्ने।
- कार्यालय सामग्रीहरूको खरीद बिक्री तथा मौज्दातको लगत अध्यावधिक राख्ने।
- कार्यालयको भौतिक सम्पत्तिको अभिलेख राख्ने।
- केन्द्रको खर्च भएर नजाने पूराना जिन्सी मालसामानहरूको लगत तयार गरी लिलाम वा मिन्हा गरी जिन्सी रजिष्टर अध्यावधिक गर्ने।
- वार्षिक जिन्सी निरीक्षण गराउने।
- केन्द्रका चिठीपत्रहरू दर्ता, चलानी, फाइलिङ्ग गर्ने।
- कर्मचारीहरूको अभिलेख, हाजिरी तथा विदाको रेकर्ड अध्यावधिक राख्ने।
- कर्मचारीहरूको व्यक्तिगत फाइल सुरक्षित साथ राख्ने।
- निर्देशित कामहरूको पत्राचार तोकिए बमोजिमको समयमा गर्ने।

- प्रशासनिक कार्यमा केन्द्र प्रमुखलाई सहयोग गर्ने तथा परामर्श दिने।
- अन्य निर्देशित कार्यहरू गर्ने।

(छ) कार्यालय सहयोगी (प्रशासन शाखा)

- कार्यालय परिसरको सरसफाई गर्ने।
- समयमा कार्यालय खोल्ने र बन्द गर्ने।
- चिट्ठीपत्रहरू ओसारपसार गर्ने।
- पालोपहरा गर्ने।
- नर्सरीमा बिरुवा उत्पादन गर्ने, कलमी गर्ने, स्याहार सम्भार गर्ने।
- बगैँचाका बिरुवाहरूको तालिम तथा काटछाँट गर्ने।
- बगैँचा एवं नर्सरीमा विषादी, सूक्ष्म खाद्यतत्व, हार्मोन आदि छर्कने।
- आफूभन्दा माथिल्लो ओहोदाका कर्मचारीहरूले लिए अहाएका काम गर्ने।

ड) सम्पादन गरेको कामको विवरण

कन्दमूल तरकारी विकास केन्द्र, सिन्धुलीबाट आ.व.२०७६/७७ को वार्षिक रूपमा सम्पादन भएका कार्यहरू

सन्चालित प्रमुख कार्यक्रम				हौंसिल मुख्य उपलब्धी
कार्यक्रम	इकाई	परिमाण	अनुमानितबजेट खर्च रु.हजार	
तरकारी बेर्ना उत्पादन तथा बिक्री वितरण	संख्या	१३१३०९	११०	विभिन्न वर्षे तथा हिउँदे तरकारी बालीका १ लाख ३१ हजार ३०९ वटा बेर्नाहरू उत्पादन गरी कृषकस्तरमा बिक्री वितरण गरिएको।
तरकारी श्रोत/उन्नत बीउ उत्पादन तथा बिक्री वितरण	के.जी.	२१४.७३	११०	विभिन्न तरकारी बाली(भिण्डी, बोडी, सिमी, लौका, फर्सी, मूला)का २१४.७३ के.जी. मूल तथा उन्नत बीउ उत्पादन गरी कृषकस्तरमा बिक्री वितरण गरिएको।
ताजा तरकारी तथा खायन आलु उत्पादन तथा बिक्रीवितरण	मे.टन	७.१७२	१००	हिउँदे तथा वर्षे ताजा तरकारीहरू उत्पादन गरी ७मे.टन विभिन्न ताजातरकारी सेवाम्राहीहरूलाई बिक्री वितरण गरिएको।
ताजा कन्दमूल उत्पादन तथा बिक्री वितरण	के.जी.	१२९५.	६५	तरुल, पिडालु, शकरकन्द, ओल कन्दमूल बालीहरू उत्पादन गरी करिब १ हजार २९५ के.जी. ताजा कन्दमूल तरकारी सेवाम्राहीहरूलाई बिक्री वितरण गरिएको।
फलफूल बिरुवा उत्पादन तथा बिक्री वितरण	संख्या	६२५४.	७५	आँप, लिची, मेकाडेमियानट, भुईँकटहर, रुखकटहर, अनार, कागती आदिविभिन्न वर्षे फलफूल बिरुवा उत्पादन गरी ६ हजार २५४ वटा बिरुवाहरू कृषकस्तरमा बिक्री वितरण गरिएको।

आई. पि. एम. कृषक पाठशाला संचालन	संख्या	१	१२०	सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ५ साखाजोरमा हिउँदेतरकारी बालीमा आई.पि.एम. कृषक पाठशाला संचालनबाट २५ जना कृषकहरू लाभान्वित भैजैविक, स्वस्थ तथा सुरक्षित तरकारीबाली उत्पादन गर्ने तर्फ सक्षम हुने।
स्कूल हर्टिकल्चर तालिम संचालन	पटक	३	७५	सिन्धुली जिल्ला स्थित श्री जनता मा.वि. खन्याखर्क, श्री जलकन्या माध्यमिक विद्यालय चपौली, श्री माध्यमिक विद्यालय मरिणमा अध्ययनरत दश कक्षाका १२८ जना विद्यार्थीहरूलाई हर्टिकल्चर विषयमा तालिम दिई कृषि शिक्षा तर्फ उत्प्रेरणा जगाउने काम भएको।
प्रा.स/ना.प्रा.स.हरूलाई उन्नत खेती प्रविधिसम्बन्धी तालिम	पटक	१	१७२	यस केन्द्रमा प्रा.स/ना.प्रा.स.हरूलाई उन्नत खेती प्रविधि सम्बन्धी तालिम संचालनबाट सिन्धुली र मकवानपुर जिल्लाका स्थानिय तहमा कार्यरत २७ जना कृषि प्राविधिकहरूले बागवानी बाली खेती प्रविधिमा दक्षता हासिल गरेको।
कन्दमूल तथा तरकारी बाली विशेष अगुवा कृषकतालिम	पटक	५	७२३	कन्दमूल तथा तरकारी बाली विशेष तालिम संचालनबाट सिन्धुली जिल्लाको नौ वटै स्थानिय तहबाट प्रतिनिधित्व गर्ने ८६ जना अगुवा कृषकहरू तथा चितवनजिल्लाको चेपाङ्ग समुदायबाट प्रतिनिधित्व गर्ने २५ जना अगुवा कृषकहरू समेत १११ जना अगुवा कृषकहरूको कन्दमूल तथा तरकारी बाली खेती गर्ने क्षमतामा अभिवृद्धि भएको।
फार्म दि वस मनाउने	पटक	१	१००	फार्मका क्रियाकलाप तथा गतिविधिहरू बारे फार्ममा उत्पादित विभिन्न बागवानी बाली वस्तुहरूको प्रदर्शन तथा प्रस्तुतीकरणको मध्यमबाट यस जिल्लाका प्रतिनिधि सभा तथा प्रदेश सभाका माननीय सदस्यज्यूहरू, जिल्ला स्थित कार्यालय प्रमुख लगायत सरोकारवाला, कृषकहरूलाई जानकारी गराउनुका साथै आगामी दिनमा यस केन्द्रले अवलम्बन गर्नुपर्ने रणनीति बारेमा वृहत छलफल गरिएको।

च) राजस्व विवरण

आ.व. २०७६/७७ को राजस्व संकलन विवरण

क्र.सं	राजस्व विवरण	रकम रु
१	सरकारी सम्पतिको बहालबाट प्राप्त आय	२३०००
२	कृषि उत्पादन बिक्रीबाट प्राप्त रकम	९४०५८६
३	अन्य प्रशासनिक सेवा शुल्क	२७५००
	जम्मा रकम रु.	९९९०८६

छ) कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद



ज) कृषिसंग सम्बन्धित नीति एन नियमको सूचि

कृषि सम्बन्धि ऐन

१. खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन, २०७५
२. पशु २०५५ सेवा ऐन-पशु-तथा-स्वास्थ्य-
३. जलचर २०१७-ऐन-संरक्षण-
४. जीवनाशक २०४८-ऐन-विषादी-
५. वातावरण २०५३-ऐन-संरक्षण-

६. दाना २०३३-ऐन-पदार्थ-
७. राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन २०४८
८. राष्ट्रिय २०४८ बोर्ड ऐन-विकास-सहकारी-
९. नेपाल २०५५ परिषद् ऐन-चिकित्सा-पशु-
१०. नेपाल २०४८ परिषद् ऐन-अनुसन्धान-कृषि-
११. खाद्य २०२३-ऐन-

कृषि सम्बन्धि नीति:

१. एक स्वास्थ्य रणनीति, २०७६
२. राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६
३. राष्ट्रिय कृषि-वन नीति, २०७६
४. राष्ट्रिय मल नीति २०५८
५. राष्ट्रिय चिया नीति २०५७
६. राष्ट्रिय कफी नीति २०६०
७. दुग्ध-विकाश-नीति-२०६४
८. खाद्य-नियमावली-२०२७
९. कृषि जैविक विविधता नीति, २०६३ (पहिलो संशोध) २०७१
१०. सिंचाइ नीति २०७०
११. औद्योगिक नीति २०६७
१२. जलवायु-परिवर्तन-नीति-२०६७
१३. राष्ट्रिय भू-उपयोग नीति २०६९
१४. वन नीति २०७१
१५. वाणिज्य नीति २०७२
१६. विज्ञान-तथा-प्रविधि-नीति २०६१
१७. कृषि यान्त्रिकरण प्रवर्द्धन नीति, २०७१
१८. अदुवा प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७०
१९. National Seed Vision 2013-2025
२०. पुष्प प्रवर्द्धन नीति, २०६९
२१. खर्क नीति, २०६८
२२. पन्छीपालन नीति, २०६८
२३. कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६३

२४. कृषि जैविक विविधता नीति, २०६३
२५. लैङ्गिक मूलप्रवाहीकरण रणनीति २०६३
२६. राष्ट्रिय कृषि नीति, २०६१
२७. जनशक्ति विकास योजना

झ) सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण

वेभसाईट: tvdc.gov.np

ईमेल: kandamulsindhuli@gmail.com

फोन नं: ०४७-५२०१२२